

खोप आवश्यकताहरू

ओहियो राज्यले किन्डरगार्टेनको लागि सार्वजनिक वा निजी विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई खोप लगाउन अनिवार्य गरेको छ ।

कृपया खोप सम्बन्धी अभिलेखहरूलाई दर्ता गर्दाको समयमा बुझाउनुहोस्

किन्डरगार्टेनका विद्यार्थीहरूलाई निम्न खोपहरू आवश्यक पर्छ:

1. HBV वा HepB (हेपाटाइटिस B)

3 पटक अनिवार्य खोप लगाइनुपर्छ - खोप लगाउने कार्य पूरा हुन 6 महिना लाग्न सक्छ ।

2. MMR [Measles (दादुरा), Mumps (गल्फुलो), Rubella (रूबेला)]

2 पटक अनिवार्य खोप लगाइएको हुनुपर्छ, पहिलो खोप पहिलो जन्मदिन वा त्यस पछि लगाइएको हुनुपर्छ ।

3. DTP, DtaP वा DT [Diphtheria (भ्यागुते रोग), Pertussis (लहरे खोकी), Tetanus (धनुषटंकार)]


चौथो खोप चौथो जन्मदिनमा वा त्यस भन्दा पछि नलगाएमा 5 पटक अनिवार्य खोप लगाइएको हुनुपर्छ ।

4. OPV वा IPV (पोलियो)

3 वा त्यस भन्दा बढी पटक अनिवार्य खोप दिइएको हुनुपर्छ; पछिल्लो खोप चौथो जन्मदिनमा वा त्यस पछि दिइएको हुनुपर्छ ।

5. VARIVAX (टेउलाको खोप) वा उक्त रोगको इतिहास

2 पटक अनिवार्य खोप लगाइएको हुनुपर्छ, पहिलो खोप पहिलो जन्मदिन वा त्यसपछि लगाइएको हुनुपर्छ । यदि विद्यार्थीलाई उक्त रोग पहिला लागेको भएमा चिकित्सक वा आमाबुवाले उक्त रोगको प्रमाण/मिति उपलब्ध गराउन सक्नुहुन्छ ।



कृपया आफ्नो अभिलेखहरूको जाँच गर्नुहोस् वा आफ्नो पारिवारिक चिकित्सकसँग बुझ्नुहोस्

खोप क्लिनिकहरू तपाईंको स्थानीय स्वास्थ्य विभागहरू मार्फत उपलब्ध हुन्छन्

वेस्टरभिल तथा गाहान्ना: 614-525-3719/ कोलम्बस: 614-645-7945 / डेलावेयर काउन्टी: 740-203-2040

खोप क्लिनिक समय तथा शुल्क तालिका

समय निश्चित गर्नका लागि जहिलेपनि शुरूमा फोन सम्पर्क गर्नुहोस्

कोलम्बस हेल्थ डिपार्टमेन्ट¹

614-645-7945

www.publichealth.columbus.gov

वाक इन क्लिनिक

240 Parsons Avenue
Columbus, OH 43215

सोमबार बिहान 8:00 बजे – दिउँसो 2:15 बजे
मंगलबार बिहान 10:00 बजे – बेलुका 6:15 बजे (दिउँसो 2 बजेदेखि 3 बजेसम्म बन्द रहनेछ)

बुधबार बिहान 8:00 बजे – बिहान 11:15 बजे
बिहीबार बिहान 8:00 बजे – दिउँसो 4:15 बजे (दिउँसो 12 बजेदेखि 1 बजेसम्म बन्द रहनेछ)

शुक्रबार बिहान 8:00 बजे – दिउँसो 4:15 बजे (दिउँसो 12 बजेदेखि 1 बजेसम्म बन्द रहनेछ)

वोर्थिंगटन युनाइटेड मेथोडिस्ट चर्च

600 High Street, Worthington

हरेक महिनाको तेस्रो मंगलबार दिउँसो 1:00 – 4:00 बजे

फ्रयाङ्कलिन काउन्टी बोर्ड अफ हेल्थ²

614-525-3719

www.myfcph.org/shots

एपोइन्टमेन्ट आवश्यक

वेस्टरभिल डिभिजन अफ फायर

400 W. Main St. 43081

हरेक महिनाको दोस्रो तथा चौथो बिहीबार

डेलावेयर काउन्टी बोर्ड अफ हेल्थ³

740-203-2040

www.delawarehealth.org

स्थान	समय
डेलावेयर जनरल हेल्थ डिस्ट्रिक्ट 3 W. Winter St. Delaware	हरेक बिहीबार: बिहान 9:00-11:00 बजे तथा दिउँसो 1:00-4:00 बजे महिनाको अन्तिम मंगलबार: बेलुका 4:00-6:00 बजे महिनाको दोस्रो शनिबार: बिहान 9:00 – अपरान्ह 12:00 बजे वाक-इन पाइने, एपोइन्टमेन्टहरूलाई प्राथमिकता
जेनोवा टाउनसिप हल 5111 S Old 3C Highway Westerville	तेस्रो बुधबार: दिउँसो 1:30-4:00 बजे एपोइन्टमेन्टका लागि फोन गर्नुहोस्
सनबरी युनाइटेड मेथोडिस्ट चर्च 100 W. Cherry Street, Sunbury	दोस्रो मंगलबार: दिउँसो 1:30-3:30 बजे एपोइन्टमेन्टका लागि फोन गर्नुहोस्
ओरेन्ज टाउनसिप हल 1680 E. Orange Rd Lewis Center	पहिलो बुधबार: बिहान 10:00-11:30 बजे एपोइन्टमेन्टका लागि फोन गर्नुहोस्

¹कोलम्बस हेल्थ डिपार्टमेन्टले खोप लगाउँदा प्रति खोप \$21.00 शुल्क र प्रति निरीक्षण \$16.00 को नर्स जाँच शुल्क लिन्छ ।

²फ्रयाङ्कलिन काउन्टी बोर्ड अफ हेल्थले पहिलो खोपका लागि \$20.00 तथा हरेक थप खोपका लागि \$15.00 शुल्क लिन्छ ।

³डेलावेयर काउन्टी बोर्ड अफ हेल्थले पहिलो खोपका लागि \$19.00 तथा हरेक थप खोपका लागि \$10.00 शुल्क लिन्छ ।

भुक्तानी गर्न असमर्थताको कारणले गर्दा VFC का लागि हुने कुनै पनि बच्चालाई सेवाहरूबाट वञ्चित गरिदैन ।

खोपहरूका लागि सबै वयस्कहरूसँग अनिवार्य शुल्क लिइन्छ ।

खोप लगाउँदा आमा, बुबा वा अभिभावक अनिवार्य उपस्थित हुनुपर्छ ।

स्वीकार गरिने बीमाहरूका लागि वेबसाइट हेर्नुहोस् । तपाईंले सेवा प्राप्त गर्ने समयमा कार्ड पेश गर्नुपर्छ । तपाईंले सेवाका लागि खोपसम्बन्धी हालको रेकर्ड तथा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्छ ।